

फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु

१. फाराममा उल्लिखित सबै विवरण अनिवार्य भर्नुपर्ने छ र कुनै ठाउँ खाली छोड्नु हुँदैन । खालि छोडेमा फाराम अमान्य हुनेछ ।
२. ठेगाना लेख्ने स्थानमा जिल्ला, गा.बि.स/न.पा. वडा नं. राम्रोसंग उल्लेख गर्नुपर्नेछ ।
३. फोन नं. मोबाइल नं. प्रस्ट बुझिने गरी राम्रोसंग उल्लेख गर्नुपर्नेछ ।
४. टोकन नं. अनिवार्यरूपमा भर्नु पर्नेछ।
५. एस.एल.सी./एस.इ.इ. को रजिष्ट्रेसन नम्बर अनिवार्य भएकोले प्रस्टसँग बुझिने गरी उल्लेख गरिनुपर्छ ।
६. PMT रिजल्टको क्रम संख्या भन्ने स्थानमा EVENT परियोजनाको वेबसाइट www.event.gov.np मा नतिजा हेरी आफ्नो जुन क्रममा छ सो उल्लेख गर्ने र PMT मा प्राप्त गरेको स्कोर (अङ्क) समेत बुझिने गरी उल्लेख गर्नुपर्छ ।
७. प्रवेश परीक्षा दिएको संस्थामा पूरा नाम, ठेगाना र प्रवेश परीक्षा दिएको बिषय प्रष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
८. यदि प्रवेश परीक्षा दिएको संस्था भन्दा अन्य संस्थामा भर्ना भएको भए, भर्ना भएको संस्थाको पूरा नाम, ठेगाना र भर्ना भएको बिषय प्रस्ट उल्लेख गर्नुपर्नेछ ।
९. छात्रवृत्ति आवेदन फाराम भरी पठाउदा सम्बन्धित शिक्षालयले सिटिइभिटीद्वारा संचालित टिएएसएलसी तथा डिप्लोमा तहको प्रवेश परीक्षाको नतिजाको समष्टिगत प्रमाणित प्रतिलिपी र सम्बन्धित विद्यार्थीको एस.एल.सी./एस.इ.इ. को रजिष्ट्रेसन नम्बर खुल्ने कागजात र निजको जन्मदर्ता वा नागरीकता वा निजको बुवा/आमाको नागरिकताको प्रतिलिपी प्रमाणित गरी अनिवार्य पठाउनु पर्नेछ ।